



# बाइसाइकल ट्रेलर

## जानकारी पुस्तिका

PRACTICAL ACTION  
Technology challenging poverty



# बाइसाइकल ट्रेलर

## जानकारी पुस्तिका



प्रकाशक: प्राक्टिकल एक्शन नेपाल  
प्रथम संस्करण: फाल्गुन २०६३

सर्वाधिकार सुरक्षित: प्राक्टिकल एक्शन नेपाल, २०६३

पाइने स्थान :  
प्राक्टिकल एक्शन नेपाल  
पण्डोल मार्ग, लाजिम्पाट  
पो.ब.नं. १५१३५  
काठमाण्डौ ।

यस पुस्तिकामा प्रस्तुत विचारहरू लेखकका निजी हुन् ।

## प्राक्कथन

नेपालको क्षेत्रगत एकीकरण एवं आर्थिक तथा सामाजिक विकासमा यातायात क्षेत्रको भूमिका महत्वपूर्ण रहिआएको छ । हालसम्म ६० जिल्लाका सदरमुकामहरूमा मात्र सडक सुविधा उपलब्ध भए तापनि महज्जो हुने, न्यून ट्राफिक घनत्व तथा एकीकृत विकास योजनाको अभावका कारण लगानीको दाँजोमा सडक क्षेत्रको आर्थिक प्रतिफल कम देखिएको छ । भौगोलिक अवस्था र आर्थिक स्थितिलाई हेर्दा देशको समग्र विकासमा टेवा पुन्याउन यातायात क्षेत्रको विकास एवं विस्तार हुनु जरुरी देखिन्छ । देशको भौगोलिक अवस्था र आर्थिक स्थितिलाई मध्यनजररमा राख्बेर उपयुक्त प्रविधिको विकास एवं विस्तार गरी अधिकतम व्यक्तिहरूलाई फाइदा पुन्याउन पहल गर्नु आजको आवश्यकता हो । यही आवश्यकता पूर्ति गर्न प्राक्टिकल एक्शन नेपालले यातायातका वैकल्पिक कार्यहरू गर्दै आइरहेको छ । बाइसाइकल ट्रेलर पनि यातायातको एउटा वैकल्पिक प्रविधि हो । तराईका अधिकांश ग्रामीण क्षेत्रहरूमा विशेषगरी सामान ढुवानी गर्न बाइसाइकल ट्रेलरको प्रयोग हुँदै आएको छ ।

स्थानीय स्तरमा बाइसाइकल ट्रेलर निर्माणको कामलाई छिटो, छरितो तथा दिगो बनाउन यसको ढाँचा तथा लागत अनुमानको कार्यका लागि प्राविधिक एवं व्यवसायी/निर्माणकर्तालाई सक्षम बनाउनु जरुरी छ । ट्रेलरको उपयोगिताका बारेमा स्थानीय उपभोक्तालाई जानकारी दिनु पर्न त्यतिकै जरुरी छ । यसर्थे ट्रेलरसम्बन्धी जानकारी नपाएका निर्माणकर्ता/प्रयोगकर्ता एवं इच्छुकहरूका लागि सहयोग पुगास् भन्ने उद्देश्यले यो निर्देशिका तयार पारिएको हो । यस पुस्तिकाले साइकल ट्रेलर निर्माणका लागि कहाँ सम्पर्क गर्ने, प्रारम्भिक निर्माण लागत किति लाग्छ, समुदायको क्षमता र सीपले भ्याउँछ/भ्याउँदैन जस्ता सान्दर्भिक चासोहरूलाई प्रष्ट्याउने प्रयास गरेको छ ।

प्राक्टिकल एक्शन नेपालले नेपाल अधिराज्यका विभिन्न स्थानहरूमा बाइसाइकल ट्रेलरहरूको विकास तथा विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अतः बाइसाइकल ट्रेलर प्रविधिको निर्माण गर्न, प्रयोगमा ल्याउन र लक्षितवर्गमा विस्तार गर्न यस निर्देशिकाको प्रयोगबाट महत मिलेमा प्राक्टिकल एक्शन नेपालले आफ्नो सफलताको महसुस गर्नेछ ।

अन्त्यमा यस गहन कार्यमा संलग्न लक्ष्मण के.सी., जुन हाडा, उपेन्द्र श्रेष्ठ, सुजना उपाध्याय र रेणुका पाण्डे प्रति आभार प्रकट गर्दै भाषा सम्पादन गर्नुहुने श्री चन्द्रमणि भण्डारी, ग्राफिक्स चित्र बनाउनुहुने बाल कृष्ण सुवाल र फ्रिह्याण्ड चित्राङ्कन गर्नु हुने राजु श्रेष्ठलाई पनि धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

अच्युत लुइटेल  
राष्ट्रिय निर्देशक

# विषयसूची

|  |   |
|--|---|
| १. परिचय   | १ |
| २. बाइसाइकल ट्रेलरका फाइदाहरू                      | १ |
| ३. बाइसाइकल ट्रेलरका लागि आवश्यक उपकरणहरू          | २ |
| ३.१ क्ल्याम्प प्रणाली (Clamp system)               | २ |
| ३.२ ब्रेकिङ्ग प्रणाली (Braking system)             | ३ |
| ३.३ बल जोइन्ट (Ball joint)                         | ४ |
| ४. बाइसाइकल ट्रेलरको व्यवस्थापन प्रक्रिया          | ५ |
| ४.१ मर्मतसम्भार                                    | ५ |
| ४.२ दैनिक सञ्चालन तथा मर्मतसम्भार                  | ५ |
| ४.३ नियमित सम्भार (Regular maintenance)            | ६ |
| ४.४ सम्भावित समस्याहरूको समाधान                    | ६ |
| ५. प्रारम्भक लागत                                  | ६ |
| ६. बाइसाइकल ट्रेलरमा पार्टपुर्जा फेर्नपर्ने अवस्था | ७ |
| ७. बाइसाइकल ट्रेलर निर्माणमा संलग्न सङ्घसंस्थाहरू  | ७ |

## १. परिचय

सार्वजनिक यातायातका साधनहरूको पहुँच नभएका र आर्थिक स्थितिले निजी दुवानी साधनको समेत सम्भावना नभएका तराईका विकट क्षेत्रहरूमा सामानहरूको दुवानी गर्न बाइसाइकल ट्रेलर उपयुक्त वैकल्पिक माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ ।

निरन्तर भइरहने हडताल एंवं बन्दमा समेत चलाउन सकिने, उपभोक्ताले व्यक्तिगत उपयोग तथा सञ्चालन गर्न सक्ने हुँदा यो प्रविधि विशेषगरी तराईका विकट क्षेत्रहरूमा प्रभावकारी मानिएको छ ।

एकपटकमा १०० किलोग्रामसम्म सजिलै दुवानी गर्न सकिने यस ट्रेलरलाई आवश्यकतानुसार आकारमा ठूलो/सानो बनाउन सकिन्छ । साथै घुम्ती तथा लुपहरूमा सजिलै घुमाउनका लागि कल्याम्प प्रणाली प्रयोग गरी साइकल र ट्रेलर जोडिन्छ ।

बाइसाइकल ट्रेलर निर्माणका लागि निम्न सामग्रीहरूको आवश्यकता पर्दछ:

- पाडग्रा
- ब्रेकिङ्ग प्रणाली (Braking system)
- एक्शेल (Axe)
- कल्याम्प प्रणाली (Clamp system)
- नटबोल्ट तथा अन्य सामग्रीहरू (Nut bolt & other accessories)

बाइसाइकल ट्रेलरका उपकरण एंवं सामग्रीहरू तराईका स्थानीय बजारमा सजिलै उपलब्ध हुन सक्ने हुनाले तराई क्षेत्रको भित्री बाटो, विकट समुदायमा यसको प्रयोग बढी उपयोग मानिएको छ ।

## २. बाइसाइकल ट्रेलरका फाइदाहरू

निम्न फाइदाहरूका कारण बाइसाइकल ट्रेलरको आवश्यकता महसुस गरिएको हो :

- सामान दुवानी गर्नका लागि उपयुक्त वैकल्पिक उपाय ।
- निजीस्तरबाट लगानी गर्न, व्यवस्थापन गर्न र प्रयोगमा ल्याउन सकिने ।
- बन्द, हडतालका समयमा समेत बिना रोकतोक प्रयोग गर्न सकिने ।
- सजिलो तथा कम खर्चिलो प्रविधि भएको हुँदा निम्नस्तरका व्यक्तिहरूका लागि समेत सजिलैसँग उपलब्ध हुन सक्ने ।

- इन्धनको प्रयोग नहुने हुँदा वातावरण प्रदूषण नहुने ।
- स्थानीय बजारमा निर्माण सामग्री उपलब्ध हुने ।
- स्थानीय निर्माणकर्ताहरूद्वारा सजिलै निर्माण गर्न सकिने ।
- सजिलैसँग प्रविधिको हस्तान्तरण गर्न सकिने हुँदा विस्तार गर्न सजिलो हुने ।
- महिला तथा बुढाबुढीहरूले पनि चलाउन सक्ने हुँदा मानवस्रोतको अधिकतम परिचालन हुने ।
- ट्रेलरलाई आवश्यकतानुसारको आकारमा बनाउन सकिने ।

### ३.०. बाइसाइकल ट्रेलरका लागि आवश्यक पार्ट्पर्जाहरू


#### ३.१ क्ल्याम्प प्रणाली (Clamp system)

बाइसाइकल ट्रेलरको अगाडिको साइकललाई क्याल्म्प प्रणालीद्वारा जोडिन्छ । साइकलको क्यारियरसँग दुइओटा एम.एस. फ्ल्याट (फलामका पाता) को बीचमा राखी १० मि.मि.को नटबोल्टले कसिन्छ । साइकलको ह्याण्डल घुमाउँदा ट्रेलरमा रहेको सामानको अवस्थालाई परिवर्तन नगराउन क्ल्याम्प प्रणालीमा बल जोइन्ट प्रयोग गरिने हुँदा ट्रेलरलाई सजिलै घुमाउन सकिन्छ । बल जोइन्टको ४० मि.मि. व्यासको सिलिण्डरको Base, एम.एस. (Flat) पातासँग वेल्डइ गरिन्छ ।

क्याल्म्प प्रणालीमा निम्न सामग्रीहरूको

आवश्यकता पर्दछ -

- १० x ६० मि.मि.को नट तथा बोल्ट - २ ओटा
- २१५ x ४० x ४० x ५ मि.मि.को एम.एस. फ्ल्याट पाता - १ ओटा
- १९० x ४० x ५ मि.मि.को एम.एस. फ्ल्याट पाता - १ ओटा
- ११७ मि.मि. उचाइको बल जोइन्ट प्रणाली
- १२ मि.मि.को नटबोल्ट - १ ओटा




विवर: क्ल्याम्प प्रणाली

## ३.२ ब्रेकिङ प्रणाली (Braking system)

बाइसाइकल ट्रेलरको गति सन्तुलन गर्न तथा आपतकालीन अवस्थामा पूर्ण रूपमा गति नियन्त्रण गर्ने गतिरोधक (Brake) को प्रयोग गरिन्छ । यसमा ४५ मि.मि. व्यासको सिलिन्ड्रिकल पाइप प्रयोग गरिएको हुन्छ । यस पाइपको पछिल्तरको भागमा २५ मि.मि.को नटबोल्ट प्रयोग गरी स्प्रिङलाई पाइपको बीचमा पारिन्छ । ३ x २२ x ५० मि.मि.को स्प्रिङको बीचमा ४ मि.मि. बाक्लो (फलामे पाता) एम.एस. प्लेटलाई स्प्रिङ गाइडको रूपमा प्रयोग गरिन्छ, जसले स्प्रिङको कार्य क्षमता हाँस हुनबाट बचाउँछ । चालकले ब्रेक लगाए पछि स्प्रिङ गाइड साफ्ट सिलिण्डर भित्र पस्त गर्द ब्रेक तार तन्किन्छ, जसको कारण ब्रेक लिभर खुम्चिन्छ । ब्रेक लिभरको खुम्चाइले पाइप्राको रिङमा ब्रेक सुले समाई गति नियन्त्रण गर्दछ ।

ब्रेकिङ प्रणालीमा निम्न सामग्रीहरूको आवश्यकता पर्दछ -


- ८ x ६० मि.मि.को नटबोल्ट
- ३ x २२ x ५० मि.मि.को स्प्रिङ
- १४५ मि.मि. लम्बाई, ४५ मि.मि.को बाह्य व्यास भएको सिलिण्डर
- ३२ मि.मि. व्यास, ४ मि.मि. गुम भएको एम.एस. प्लेट
- १३० मि.मि. लम्बाइको ब्रेक एड्जस्टर
- कल्याम्प प्लेट
- ब्रेक सु
- ब्रेक तार



चित्र: ब्रेकिङ प्रणाली

### ३.३ बल जोइन्ट (Ball joint)

बाइसाइकल ट्रेलरको क्यारियर जोडिएको कल्याम्पलाई प्लेटमा वेलिडङ्ग गरिन्छ । यसको ४० मि.मि. व्यासको सिलिण्डरको तल्लो भाग क्याम्पिङ्ग प्लेटको माथिल्लो भागमा वेलिडङ्ग गरिएको हुन्छ । ३५ मि.मि. व्यासको बल सिलिण्डर भित्र राखिएको हुन्छ । सिलिण्डर भित्र बल सजिले घुम्न सक्ने हुँदा साइकलको साधारण दिसा परिवर्तनसँग ट्रेलरको दिशा परिवर्तन नगरी सुरक्षित किसिमले सामान ढुवानी गर्न सहयोग गर्दछ । अर्को अर्थामा, यसले साइकल र ट्रेलरको बीचमा लचकदार जोडाइको काम गर्दछ ।




चित्र: बल जोइन्ट

### ३.४ पाड्ग्रा (Wheel)

बाइसाइकल ट्रेलरमा क्यारियर र साइकलमा गरी जम्मा तीनओटा पाड्ग्राको प्रयोग गरिन्छ । साधारणतया पाड्ग्राको साइज २७ इन्च व्यासको हुन्छ ।

पाड्ग्राका लागि निम्न सामग्रीहरूको आवश्यकता पर्दछ :

- एक्सल
- हब
- स्पोक
- टायर
- १४ मि.मि.को नटबोल्ट
- १४ मि.मि.को वासर



चित्र: टायर सेट

## ४. बाइसाइकल ट्रेलरको व्यवस्थापन प्रक्रिया

बाइसाइकल ट्रेलरलाई निजी प्रयोगमा पनि ल्याउन सकिन्छ । सामूहिक रूपमा सञ्चालन गर्दा गरिब समुदायका लागि बढी उपयोगी हुन्छ । ट्रेलरको व्यवस्थापनमा सम्बन्धित प्रयोगकर्ता नै बढी जिम्मेवार हुनुपर्दछ । यसबाट पर्याप्त फाइदा र दिगो सञ्चालन एंवं व्यवस्थापन गर्न निम्न कुराहरूमा ध्यान पुऱ्याउनु पर्दछ :

- सामूहिक रूपमा सञ्चालित बाइसाइकल ट्रेलरको सञ्चालन र व्यवस्थापनको निरन्तरताका लागि यसको उपयोग गर्ने हरेक घरधुरीबाट सहभागिता जुट्ने प्रतिबद्धता जाहेर हुनुपर्दछ ।
- उपयोग गर्ने समुदायको प्रतिनिधित्व हुनेगरी उपभोक्ता समितिको गठन गर्नुपर्दछ ।
- आवश्यकतानुसार उपभोक्ता समितिका सदस्यहरू जम्मा भई आइपरेका समस्याहरूको समाधान गर्नुपर्दछ र व्यवस्थापनसम्बन्धी विषयहरूमा छलफल गरी ठोस निष्कर्षमा पुऱ्याउनुपर्दछ ।
- परियोजनाको सुरूमै व्यवस्थापन कोषको स्थापना गरी ट्रेलरको उपयोग गर्ने उपभोक्ताबाट रकम उठाइ मर्मतसम्भार र सञ्चालन खर्चको व्यवस्था गर्नुपर्दछ ।
- उपभोक्ता समितिमार्फत् आफ्नो प्रयोजनमा नभएको अवस्थामा ट्रेलरलाई भाडामा लगाई आयार्जन गर्न सकिन्छ ।
- उपभोक्ता समितिका सबै सदस्यहरू आवश्यक व्यवस्थापनको काममा जागरूक भई कार्यहरू सम्पन्न गर्नुपर्दछ ।

### ४.१ मर्मतसम्भार

- बल जोइन्टमा घर्षण कम गर्न समय-समयमा तेल लगाउनुपर्दछ ।
- चक्कामा धागो, कपडा, रौ जस्ता फोहोर बेरिने सम्भावना भएको हुँदा नियमित रूपमा चक्का सफा गर्नुपर्दछ ।
- कमसेकम हप्तामा एकपटक नटबोल्टको जाँच गर्नुपर्दछ ।
- आकासे पानी तथा चर्को धामबाट जोगाउन ट्रेलरलाई छायाँमा राख्नुपर्दछ ।
- हप्तामा एकपटक (सम्भव भए दैनिक) चक्काको **Axle, Hub** मा तेल लगाउनुपर्दछ ।
- सञ्चालन गर्दा असाधारण आवाज सुनिएमा तुरन्त जाँच गर्नुपर्दछ ।
- ब्रेकिङ्ग प्रणालीमा बारम्बार तेल वा ग्रीज लगाउनु पर्दछ ।

## ४.२ दैनिक सञ्चालन तथा मर्मतसम्भार

बाइसाइकल ट्रेलरको सञ्चालन गर्दा निम्न प्रक्रियाहरू अपनाउनुपर्दछ :

- प्रत्येक दिन चलाउनुभन्दा पहिले कल्याम्प प्रणाली र ब्रेकिङ्ग प्रणालीमा आवश्यकतानुसार ग्रीज, जलेको मोबिल वा तेलको प्रयोग गरेर उपकरणहरू चिप्लो पारी घर्षण कम गराउनुपर्दछ ।
- बाइसाइकल ट्रेलरमा बढीमा १०० किलोग्रामसम्म मात्र दुवानी गर्नुपर्दछ ।
- प्रत्येक दिन प्रयोग पछि यसलाई सुरक्षित ठाउँमा राख्नुपर्दछ । सम्भावित आकासे वर्षा वा चर्को धामबाट बचाउन ट्रेलर राख्ने स्थानमा छानोको प्रबन्ध गर्नुपर्दछ ।
- बाइसाइकल ट्रेलर चलाउनु अधि दैनिक रूपमा यसका सबै सामग्रीहरूको जाँच गर्नुपर्दछ ।
- कुनै उपकरणमा गडबडी देखिएमा आवश्यकतानुसार मर्मत गर्ने वा फेर्ने गर्नुपर्दछ ।
- सञ्चालन गर्दा असाधारण आवाज सुनिएमा तुरन्तै जाँच गर्नुपर्दछ ।

## ४.३ नियमित सम्भार

कल्याम्प प्रणालीमा हप्तामा एकपटक ग्रीज इन्जेक्सन गन प्रयोग गरी लुब्रिकेन्ट वा ग्रीज लगाउनुपर्दछ ।

## ४.४ सम्भावित समस्याहरूको समाधान

ट्रेलरको कुनै उपकरण राम्रोसँग चलेन भने निम्न उपायहरू अपनाउनुपर्दछ :

- ट्रेलरका सबै उपकरणहरूको अवस्था जाँच गर्नुपर्दछ । नटबोल्ट खुकुलो भएमा कस्तुपर्दछ र हराएमा फेर्नुपर्दछ ।
- ट्रेलरका उपकरणहरू जाम भएको वा खिया लागेको भए ग्रीज वा अन्य लुब्रिकेन्टको प्रयोग गरी मर्मत गर्नुपर्दछ ।
- स्थानीय स्तरमा समस्या समाधान गरी ट्रेलर प्रयोगमा ल्याउन सकिएन भने नजिकैको निर्माणकर्तासँग सम्पर्क गरी मर्मत गर्नुपर्दछ ।

## ५. प्रारम्भिक लागत

बाइसाइकल ट्रेलरको निर्माण लागत लगभग रु.५००० देखि रु.६००० सम्म पर्दछ । यसमा प्रयोग गरिने सामग्रीको गुणस्तर, निर्माणकर्तालाई दिनुपर्ने ज्याला रकम र निर्माणस्थलदेखि प्रयोगस्थलसम्मको दुवानी खर्चका आधारमा ट्रेलरको वास्तविक लागत भर पर्दछ ।

## ६. बाइसाइकल ट्रेलरमा पार्टपुर्जा फेर्नुपर्ने अवस्था

निम्न अवस्थामा ट्रेलरका उपकरणहरू फेर्नुपर्दछ -

- सञ्चालन गर्दा असाधारण आवाज सुनिएमा र मर्मत पछि पनि सुधार नभएमा
- ब्रेक तार चुँडिएमा
- बोल्टको गुना बिग्रिएमा वा नट फुटेमा
- ब्रेकिङ्ग प्रणालीको स्प्रिङ्ग टुटेमा

## ७. बाइसाइकल ट्रेलर निर्माणमा संलग्न सङ्घसंस्थाहरू :

यातायातका विभिन्न साधनहरूका बारेमा धेरैलाई जानकारी भए तापनि वैकल्पिक

यातायातका साधनका सम्बन्धमा सबैलाई जानकारी नहुन सक्छ । बाइसाइकल ट्रेलर ऐउटा वैकल्पिक यातायातको साधन भएकोले यसको प्रवर्द्धन कार्यका लागि प्राक्टिकल एक्शन नेपाल, लाजिम्पाटमा सम्पर्क राखी निर्माण गर्ने संस्थाहरूका बारेमा जानकारी लिन सकिन्छ । साथै प्राक्टिकल एक्शन नेपालद्वारा प्रवर्द्धन गरिएका विभिन्न स्थानीय निर्माणकर्ताहरूबाट पनि यस प्रणालीको बारेमा जानकारी पाउन सकिन्छ । यस्ता केही प्रमुख सङ्घसंस्थाहरूको नाम, ठेगाना र सम्पर्क फोन यसप्रकार छन् -

१. प्राक्टिकल एक्शन नेपाल  
पण्डोल मार्ग ७५०, लाजिम्पाट  
पो.ब.नं. १५१३५, काठमाण्डौ, नेपाल  
फोन: ४४४६०९५, ४४३४४८२  
फ्याक्स: ४४४५९९५  
इमेल: [info@practicalaction.org.np](mailto:info@practicalaction.org.np)  
वेब: [www.practicalaction.org](http://www.practicalaction.org)

२. श्री विजय बहादुर श्रेष्ठ  
विजय इन्जिनियरिङ वर्क्स  
अञ्चलपुर, वार्ड नं. ९  
भैरहवा, नेपाल  
फोन: ०७९-५२०६९३  
फ्याक्स: ०७९-५२०६९३

३. श्री राजेन्द्र श्रेष्ठ  
ATDGMI  
बालाजु १६, काठमाण्डौ  
फोन: ४३५६९९९  
मोबाइल: ९८५९०४४०७२  
ईमेल: [rshrestha@mail.com.np](mailto:rshrestha@mail.com.np)

४. श्री दुरदम थापा  
अम्बिका फेब्रिकेटिङ एण्ड इन्डस्ट्रिज  
भक्तपुर, नेपाल  
फोन: ६६१०३५३  
मोबाइल: ९८५९०५२८५३

---

प्राक्टिकल एक्शन अन्तर्राष्ट्रीय गैरसरकारी संस्था हो । यो संस्था “सानो नै राम्रो हुन्छ” (Small is Beautiful) भन्ने विश्व प्रसिद्ध पुस्तकका लेखक स्व.डा. ई.एफ. सुमेकरद्वारा सन् १९६६ मा वेलायतमा स्थापना भएको हो । प्राक्टिकल एक्शन विभिन्न प्रकारका सस्तो, सुलभ र ठाडा सुहाउँदो प्रविधिहरूको विकास तथा हस्तान्तरण गरी विकासोन्मुख मुलुकका गरीब जनताको जीवनस्तर सुधार्न कटिबढ्द छ । यसले परम्परागत प्रविधिको विकासमा जोड दिन्छ । यसले कम आय भएका ग्रामीण जनसमुदायको आर्थिक स्थितिमा सुधार ल्याई जीविकोपजनमा मद्दत पुऱ्याउँछ । संयुक्त अधिराज्य वेलायतमा प्रधान कार्यालय रहेको यो संस्था नेपाल वाहेक अन्य ६ विकासोन्मुख राष्ट्रहरूमा कार्यरत छ ।

प्राक्टिकल एक्शनले नेपालमा सन् १९७९ देखि आफ्नो कार्य प्रारम्भ गरेको हो । शुरुका करिब दुइ दशक सम्म लघु जलविद्युत प्रविधिको विकास र विस्तारमा काम गरेको यस संस्थाले सन् १९९८ देखि भने आफ्नो कार्यक्षेत्र विस्तार गरी विभिन्न नविकरणीय उर्जा प्रविधिका साथै कृषि प्रशोधन, यातायात प्रविधि तथा दैवी प्रकोप नियन्त्रणका क्षेत्रमा काम शुरू गन्यो । हाल प्राक्टिकल एक्शनले नेपालमा जलवायु परिवर्तन, खाद्य सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, साना उचमीहरूको वजारमा पहुँच, वायु उर्जाको विकास, वैकल्पिक यातायात, घर भित्रको धुवावा नियन्त्रण र शहरी क्षेत्रको एकिकृत विकासका लागि कार्यक्रम संचालन गरिरहेको छ ।

---



प्राक्टिकल एक्शन नेपाल  
पण्डोल मार्ग, लाजिम्पाट,  
पो.ब.नं. १५१३५, काठमाण्डौ, नेपाल ।  
फोन: ४४४६०९५ / ४४३४४८२  
फ्याक्स: ४४४४९९५  
ईमेल: info@practicalaction.org.np  
वेब: www.practicalaction.org